

निःशुल्क तथा कम मूल्यकाश्रमिकीलीन खानाहरूका लागि 2021-2022 नमूना घरेलू आवेदन

प्रति घर एउटा आवेदन गर्नुहोस्। कृपया कलमको प्रयोग गर्नुहोस् (पेन्सिल प्रयोग नगर्नुहोस्)

चरण 1 नवजातहरू, बालबालिका र ग्रेड 12 सम्म र यस ग्रेड विद्यार्थीहरू सहितका परिवार सबै सदस्यहरूको सूची बनाउनुहोस् (अतिरिक्त नामहरूका लागि अतिरिक्त ठाउँ चाहिएमा अर्को पाना संलग्न गर्नुहोस्)

परिवार सदस्यको परिभाषा: “यद्यपि सम्बन्धित नभएता पनि तपाईंसँग बसोबास गर्ने र आम्दानी तथा खर्चहरूको साझादार गर्ने जो कोही।”

पालनपोषणका (Foster care) बालबालिका, घरबारविहीन (Homeless), प्रवासी (Migrant) वा घरबाट भागेको (Runaway) को परिभाषाबाहेक पुरा गर्ने बालबालिकाहरू निःशुल्क खानाहरूका लागि योग्य हुन्छैन। थप जानकारीका लागि निःशुल्क तथा कम मूल्य विद्यालय खानाहरूमा कसरी आवेदन दिने पढ्नुहोस्।

बच्चाको पहिलो नाम	MI	बच्चाको पछिल्लो नाम	ग्रेड	विद्यार्थी हो?		ररवारविहीन, प्रवासी, घरबाट भागेको	
			हो		होइन		
<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>		पालनपोषणको बच्चा होइन हो
<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>		
<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>		
<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>		
<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>		
<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>		

*प्रवासी शिक्षा पोषण सहभागी

चरण 2 हाल परिवार सदस्यहरूका कोही (तपाईं सहित) ले निम्नलिखित सहायता कार्यक्रमहरूको एक वा धेरैमा सहभागी हुनुभएको छ: 3SquaresVT वा Reach-Up?

यदि होइन भने: > चरण 3 मा जानुहोस्।

यदि हो भने:>

यहाँ केस नम्बर लेख्नुहोस् र चरण 4 मा जानुहोस् (चरण 3 नभर्नुहोस्)

केस नम्बर:

यस ठाउँमा एउटा मात्र केस नम्बर लेख्नुहोस्।

चरण 3 सबै परिवार सदस्यहरूको आम्दानी लेख्नुहोस् (तपाईंले चरण 2 मा 'हो' जवाफ दिनुभएको भए यस चरणलाई

यहाँ कुन आम्दानी समावेश गर्ने बारेमा निश्चित हुनुहुन्छ?

थप जानकारीका लागि पाना पल्टाउनुहोस् र “आम्दानीका स्रोतहरू” शीर्षकका चार्टहरू ध्यानपूर्वक समीक्षा गर्नुहोस्।

“बालबालिकाको आम्दानीको स्रोतहरू” चार्टले तपाईंलाई बच्चा आम्दानी खण्डमा मद्दत गर्नेछ।

“वयस्क आम्दानीको स्रोतहरू” चार्टले तपाईंलाई सबै वयस्क परिवार सदस्यहरू खण्डमा मद्दत गर्नेछ..

A. बच्चाको आम्दानी

कहिलेकाहीं परिवारको बच्चाहरूले आम्दानी गर्छन्। कृपया चरण 1 मा सूचीबद्ध गरिएका सबै परिवार सदस्यहरूद्वारा आर्जन गरिएको कूल आम्दानी यहाँ समावेश गर्नुहोस्।

B. सबै परिवार सदस्यहरू (तपाईं सहित)

चरण 1 मा सूचीबद्ध नभएका सबै परिवार सदस्यहरू (तपाईं सहित), तिनीहरूले आम्दानी नगर्ने भएता पनि, लाई सूचीबद्ध गर्नुहोस्। सूचीबद्ध गरिएका प्रत्येक परिवार सदस्यको लागि, यदि तिनीहरूले आम्दानी प्राप्त गर्दैन भने, प्रत्येक स्रोतको जम्मा कूल आम्दानी (कर कटौती अघिको) लाई पूर्ण एकाई डलर (सेन्टमा होइन) मात्र उल्लेख गर्नुहोस्। यदि तिनीहरूले कुनै पनि स्रोतबाट आम्दानी प्राप्त गर्दैन भने, '0' लेख्नुहोस्। तपाईंले '0' प्रविष्ट गर्नुहुन्छ वा कुनै ठाउँहरू खाली छोड्नु हुन्छ भने, उल्लेख गर्नका लागि कुनै आम्दानी छैन भन्ने तपाईंले प्रमाणित गर्दै (प्रतिबद्धता जनाउँदै) हुनुहुन्छ।

वयस्क परिवार सदस्यहरूको नाम (पहिलो र पछिल्लो)	कार्यबाट आम्दानी	कित्त पटक?				सामाजिक सुरक्षा नम्बर (SSN) छैन भने चिन्ह लगाउनुहोस्
		रारारारिक	अरु रारारिक	परारारिक (अधिकको कुनै पटक)	मरारिक	
	\$ <input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	
	\$ <input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	
	\$ <input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	
	\$ <input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	
	\$ <input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	
	\$ <input type="text"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	

चरण 4 सम्पर्क जानकारी र वयस्कको हस्ताक्षर

“म प्रमाणित (वाचा) गर्छु कि यस आवेदनमा भएका सबै जानकारीहरू सत्य छन् र सबै आम्दानी रिपोर्ट गरिएको छ। म बुझ्दछु कि यो जानकारी संघीय कोषहरू (Federal funds) को प्राप्तको लागि दिइएको छ, र स्कूल अधिकारीहरूले जानकारीको प्रमाणित (जाँच) गर्न सक्नेछन्। म सचेत छु कि मैले जानी-जानी गलत जानकारी दिए भने, मेरा बच्चाहरूले खाना लाभहरू गुमाउन सक्छन्, र मलाई लागूयोग्य राज्य तथा संघीय कानूनहरू अनुसार मुद्दा चलाउन सकिनेछ।

<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="text"/>
स्ट्रीट ठेगाना (यदि छ भने)	अपार्टमेन्ट (Apt) #	सहर (City)	राज्य	जिप (Zip)
<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="text"/>	<input type="text"/>
यो फाराम भर्ने वयस्कको छापिएको नाम		यो फाराम भर्ने गर्ने व्यक्तिको हस्ताक्षर		आजको मिति

बालबा लकाको ला ग आम्दानीको स्रोत	
बालबालिकाको आम्दानीको स्रोत	उदाहरण(हरू)
- कार्यबाट आम्दानी	- तलब वा ज्यालाहरू आर्जन गर्ने बच्चाको कार्य (Job)
- सामाजिक सुरक्षा - अशक्तता भुक्तानहरू - उत्तरजीवी (Survivor) लाभहरू	- बच्चा दृष्टिबिहीन वा असक्षम छ र सामाजिक सुरक्षा लाभहरू प्राप्त गर्छ - आमाबुवा असक्षम हुनुहुन्छ, अवकाश प्राप्त हुनुहुन्छ वा मृत्यु भएको छ र तिनीहरूको बच्चाको सामाजिक सुरक्षा लाभहरू प्राप्त गर्छन्
- परिवारको सदस्य बाहिरको व्यक्तिबाट आम्दानी	- साथी वा विस्तृत परिवार सदस्यले नियमित रूपमा बच्चालाई खर्च गर्न पैसा दिनुहुन्छ
- अन्य कुनै पनि स्रोतबाट आम्दानी	- बच्चाको निजी पेन्सन फन्ड, एकाङ्की (Annuity) वा ट्रस्टबाट आम्दानी प्राप्त गर्छ

वयस्कहरूको ला ग आम्दानीको स्रोत		
कार्यबाट आम्दानी	सार्वजनिक सहायता / भेणपोषण / बाल सहायता	पेन्सनहरू / अवकाश / अन्य सबै आम्दानी
- तलब, ज्याला, नगद बोनसहरू - स्व-रोजगारीको खुद आम्दानी (फार्म वा व्यवसाय) तपाईं यु.एस. सैनिकमा हुनुहुन्छ भने: - आधारभूत (Basic) तलब र नगद बोनसहरू (कम्ब्याट भुक्तान, FSSA वा निजीकरण हाउजिङ भत्ता समावेश नगर्नुहोस्) - अफ-बेस (off-base) हाउजिङ, खाद्य तथा पोशाकका लागि भत्ताहरू	- बेरोजगारी लाभहरू - कामदारहरूको क्षतिपूर्ति - पूरक सुरक्षा आम्दानी (SSI) - राज्य वा स्थानीय सरकारबाट नगद सहायता - भरणपोषण भुक्तानहरू - बाल सहायता भुक्तानीहरू - पुरानो योद्धा (Veteran) लाभहरू - हड्ताल लाभहरू	- सामाजिक सुरक्षा (रेलरोड अवकाश र बल्याक लड्ग लाभहरू सहित) - निजी पेन्सनहरू वा असक्षमता - ट्रस्ट वा इस्टेटहरूबाट आम्दानी - एकाङ्कीहरू (Annuities) - लगानीबाट आम्दानी - आर्जित ब्याज - भाडाको आम्दानी - बाह्य परिवारबाट नियमित नगद भुक्तानहरू

वैकल्पिक

बालबा लकाको जा तय र सास्क तक प हचानहरू

हामीलाई तपाईंको बालबालिकाको जाति र जाति र जातीयताको बारेमा जानकारी सोध्न आवश्यक छ। यो जानकारी हाम्रो हाम्रो समुदायलाई पूर्ण रूपमा सेवा पुऱ्याउने सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ र मद्दत गर्छ। यस खण्डमा प्रतिक्रिया दिनु ऐच्छिक हो र तपाईंको बालबालिकाको निःशुल्क वा कम मूल्य खानाहरूको योग्यतालाई प्रभाव पार्दैन।

जा तयता (एउटामा चन्ह लगाउनुहोस्): हिस्पेनिक वा ल्याटिनो हिस्पेनिक वा ल्याटिनो होइन

जाति (एउटा वा धेरैमा चिन्ह लगाउनुहोस्): अमेरिकन इन्डियन वा अलास्का निवासी एसियाली काला वा अफ्रिकी अमेरिकी हवाइ निवासी वा अन्य प्रशान्त पवासी गोरा

रिचार्ज बी.रुसेल राष्ट्रिय विद्यालय स्थापना ऐन) Richard B. Russell National School Lunch Act) लाई यस आवेदनमा उपलब्ध गराएको जानकारी आवश्यक छ। तपाईंले जानकारी उपलब्ध गराउनु पर्दैन, तर यदि तपाईंले यसो नगरेमा, हामी तपाईंको बच्चाको लागि निःशुल्क वा कम मूल्य खानाको अनुमोदन गनी सक्दैनौं। तपाईंले यस आवेदनमा हस्ताक्षर गरेको घरको वयस्क सदस्यको सामाजिक सुरक्षा नम्बरको अन्तिम चारवटा संख्या समावेश गर्नुपर्छ। सामाजिक सुरक्षा नम्बरका अन्तिम चार अङ्क तपाईंले पालेका बच्चाको लागि आवेदन गर्दा, वा तपाईंले पूरक पोषण सहयोग कार्यक्रम (SNAP) को सूची दिएमा, आवश्यक परिचारको लागि अस्थायी सहायता (TANF) कार्यक्रम वा भारतीय आरक्षणमा खाद्य वितरण कार्यक्रम (FDPPIR) मामला नम्बर वा आफ्नो बच्चाको लागि अन्य FDPPIR परिचय दिएमा वा तपाईंले आवेदनमा हस्ताक्षर गर्ने परिवारका वयस्क सदस्यको सामाजिक सुरक्षा नम्बर छैन भन्ने सङ्केत गरेमा आवश्यक पर्दैन। हामीले तपाईंको जानकारीलाई तपाईंको बच्चा निःशुल्क वा कम मूल्य खानाका लागि, स्थापना र बिहानको खानाको प्रबन्ध तथा प्रवर्तनका लागि योग्य छैन भनि निर्धारण गर्नका लागि प्रयोग गर्नेछौं। हामीले शिक्षा, स्वास्थ्य, र पोषण कार्यक्रमहरूलाई तिनीहरूको कार्यक्रमहरूमा मूल्यांकन, अनुदान, वा लाभहरू निर्धारणमा तिनीहरूलाई मद्दत पुऱ्याउन, कार्यक्रम समीक्षाका लागि लेखापाललाई मद्दत पुऱ्याउन, र कार्यक्रम नियमहरूको उल्लंघन निरीक्षणमा कानून प्रवर्तक अधिकारीहरूलाई मद्दत पुऱ्याउन तपाईंको योग्यताको जानकारी साझा गर्न सक्छौं।

जाति, रङ, राष्ट्रिय मूल, लिङ्ग, अशक्तता, उमेर वा प्रतिशोध वा USDA द्वारा आयोजित वा वित्त व्यवस्था गरिएको कुनै पनि कार्यक्रम वा क्रियाकलापमा पूर्व मानव अधिकारहरूको लागि प्रतिशोधको आधारमा संघीय मानव अधिकार कानून तथा अमेरिकी कृषि विभाग (USDA) मानव अधिकार नियमन तथा नीतिहरू, USDA र यसका एजेन्सीहरू, कार्यालय, कर्मचारीहरू र USDA मा सहभागी भएका वा यसलाई प्रबन्ध गरिरहेका संस्थाहरूको अनुसार भेदभाव गर्न प्रतिबन्धित गरिएको छ।

कार्यक्रम जानकारीका लागि सञ्चारको वैकल्पिक साधनहरू (जस्तै ब्रेल लिपी, क्लो अक्षरमा छपाइ, अडियो टेप, अमेरिकन चिन्ह भाषा आदि) को आवश्यकता पर्ने असक्षमताहरू भएका व्यक्तिहरूले लाभहरूका लागि तिनीहरूले आवेदन गरेको एजेन्सी (राज्य वा स्थानीय) मा सम्पर्क गर्नुपर्नेछ। बहिरा, सुन्थनमा कठिनाइ भएका वा बोलथने असक्षमताहरू भएका वयस्क सदस्यहरूले (800) 877-8339; मा संघीय रिले सेवा (Federal Relay Service) को माध्यमबाट USDA लाई सम्पर्क गर्न सकिन्छ। अतिरिक्त रूपमा, कार्यक्रमको जानकारीलाई अडियो जेडी बाहेकका भाषाहरूमा उपलब्ध हुन सकिन्छ। कार्यक्रममा भेदभावको उजुरी दायर गर्नका लागि [USDA कार्यक्रम भेदभाव फारम](https://www.usda.gov/oascr/how-to-file-a-program-discrimination-complaint), (AD-3027) अनलाइनमा: <https://www.usda.gov/oascr/how-to-file-a-program-discrimination-complaint>, र कुनै पनि USDA कार्यालयमा पाइने फारम भर्नुहोस् वा USDA लाई सम्बन्धन गरी चिठ्ठी लेख्नुहोस् र फारममा अनुरोध गरिएको समर्थपूर्ण जानकारी उपलब्ध गराउनुहोस्। **क्रियत फारमले पर्यवेक्षणमा** **रुोध गर्नका लागि**, (866) 632-9992 मा कल गर्नुहोस्। तपाईंको भरणपोषण फारम वा चिठ्ठीलाई USDA मा यस अनुसार पेश गर्नुहोस्।

मेल: U.S. Department of Agriculture
Office of the Assistant Secretary for Civil Rights
1400 Independence Avenue, SW
Washington, D.C. 20250-9410

फ्याक्स: (202) 690-7442; वा
email: program.intake@usda.gov.

यो संस्थान एउटा समान अवसर दायक हो।

नभनहोस्

विद्यालय प्रयोजनका लागि मात्र

Annual Income Conversion: Weekly x 52, Every 2 Weeks x 26, Twice a Month x 24, Monthly x 12

Total Income

Frequency

Weekly Bi-Weekly 2x Month Monthly Yearly

Household Size

Categorical Eligibility

Eligibility

Free	Reduces	Denied
<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>

Determining Official's Signature

Date

Confirming Official's Signature

Date

Verifying Official's Signature

Date